

श्रीमान अध्यक्ष ज्यू,  
उपकार बचत तथा ऋण सहकारी संस्था लि.  
नगदेश, भक्तपुर ।

फोटो

## नियमित बचत सदस्यताको लागि आवेदन

महोदय,

मैले यस संस्थाको विनियम एवं नीति नियमको अध्ययन गरी सोमा मञ्जुर भई संस्थाको कार्यक्रममा सहभागी हुने अभिप्रायले सदस्यताको लागि संस्थाको नियमानुसार लाग्ने सदस्यता शल्क रु. २००१- र शेयर प्रति थान रु १००१- का दरले ..... थान शेयर बापत रु. .... गरी जम्मा रु. .... (अक्षरेपी ..... मात्र) यसै साथ संलग्न गरी यो निवेदन पेश गरेको छु । संस्थाको विनियम अनुसार सदस्यता दिन हुन अनुरोध गर्दछु । साथै मैले हाल सम्म कुनै पनि बचत तथा ऋण सहकारी संस्थाको सदस्यता लिएको छैन ।

### व्यक्तिगत विवरण

नाम थर :- .....	ठेगाना :- मध्यपुर न.पा. वडा नं. ....
बाबुको नाम :- .....	टोल :- ..... घर नं. :- .....
पति/पत्नीको नाम :- .....	फोन नं. :- .....
बाजे/ससुराको नाम :- .....	पेशा :- ..... शैक्षिक योग्यता :- .....
जन्ममिति :- ..... ना.प्र.नं. :- .....	कार्यालय :- .....

इच्छाएको  
व्यक्तिको फोटो

मेरो शेषपछि विनियमको अधिनमा रही मेरो ..... नाता पर्ने भक्तपुर जिल्ला,  
..... न.पा/गा.वि.स, वडा नं. ...., ..... बस्ने  
श्री ..... लाई मैले लिएको ऋणमध्ये चुक्ता गर्न बाँकी ऋण र सोमा  
लाग्ने ब्याज कट्टी गरी बाँकी रहने शेयर, नियमित बचत, आवधिक (मुद्दति) बचत एवं अन्य रकम भुक्तानी  
गर्नतथा बहन गर्नु पर्ने अन्य आर्थिक दायित्व समेत बहन गर्नको लागि हकवाला मनोनयन गरेको छु ।

दस्तखतको नमूना

औंठा छाप

निवेदक

.....

.....

.....

( ..... )

मिति : २०६ । ।

परिचय दिनेको दस्तखत :

परिचय दिनेको दस्तखत :

नाम, थर: .....

नाम, थर: .....

सदस्यता नं:.....

सदस्यता नं:.....

### कार्यालय प्रयोजनका लागि

सदस्यता प्रदान गरेको मिति :-

स्वीकृत गर्नेको दस्तखत :-

सदस्यता नं. :-

नाम थर :-

पद :-

## सदस्यको थप विवरण

१. लिंग :- क) महिला ख) पुरुष
२. वैवाहिक स्थिति :- क) विवाहिता ख) अविवाहिता
३. जातिय विवरण : क) जनजाति ख) दलित ग) ब्राम्हण, क्षेत्री
४. पेशा :- मुख्य - सहायक -
५. नोकरी भए :- पद - कार्यालय -
६. मासिक आम्दानी :- व्यक्तिगत - पारिवारिक -
७. पारिवारिक विवरण : (पति, पत्नी, छोरा, छोरी, बाबु, आमा, सासु, ससुरा)

क्र.स.	नाम थर	नाता	संस्थामा आवद्ध भएको/नभएको	शेयर/बाल/जेष्ठ
१				
२				
३				
४				
५				
६				
७				
८				
९				
१०				